



मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड
MANUSHI LAGHUBITTA BITTYA SANSTHA LTD

नेपाल राष्ट्र बैकबाट “घ” वर्गको ईजाजत प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था
केन्द्रीय कार्यालय बनेपा-१३, भैँसेपाटी, काभ्रे
फोन नं. ०११-६६२७८५, ०११-६६३१२७

Unaudited Interim Financial Statement

Statement of Financial Position As on 30 th Ashoj 2080		
Amount in NPR		
Particular	As at 30 Ashoj 2080	As at 31 Asar 2080
Assets		
Cash and cash equivalents	167,376,116	194,483,434
Statutory Balance and due from Nepal Rastra Bank	9,001,138	9,001,138
Placement with Bank and Financial Institutions	-	-
Derivative Financial Instruments	-	-
Other Trading Assets	-	-
Loans and advances to MFISs & Cooperatives	-	-
Loans and advances to customers	1,313,212,747	1,268,994,119
Investment securities	-	-
Current tax assets	7,007,737	6,965,337
Investment property	-	-
Property, Plant and Equipment	2,641,892	11,842,522
Goodwill and Intangible assets	6,666,107	393,176
Deferred Tax Assets	4,233,378	2,224,926
Other assets	50,967,302	4,032,690
Total Assets	1,561,106,416	1,497,937,341
Liabilities		
Due to Bank and Financial Institutions	343,273,484	388,084,076
Due to Nepal Rastra Bank	-	-
Derivative Financial Instrument	-	-
Deposits from Customers	906,483,760	888,565,306
Borrowings		10,170,930
Current Tax Liabilities		1,687,979
Provisions		-
Deferred Tax Liabilities	-	-
Other liabilities	160,426,059	38,002,441
Debt securities issued	-	-
Subordinated Liabilities	-	-
Total Liabilities	1,410,183,303	1,326,510,733
Equity		
Share Capital	109,375,000	109,375,000
Share Premium	-	-
Retained Earnings	23,765,224	34,419,282
Reserves	17,782,889	27,632,327
Total Equity	150,923,113	171,426,608
Total Liabilities and Equity	1,561,106,416	1,497,937,341

Condensed Statement of Profit or Loss As on 30 th Ashoj 2080				
Amount in NPR				
Particulars	Current Year		Previous Year Corresponding	
	This Quarter	Upto this Quarter (YTD)	This Quarter	Upto this Quarter (YTD)
Interest income	46,459,076		57,397,353	
Interest expense	30,958,590		33,433,523	
Net interest income	15,500,486	-	23,963,830	-
Fees and commission income	170,662		192,935	
Fees and commission expense	6,429		3,769	
Net fee and commission income	164,233	-	189,166	-
Net interest, fee and commission income	15,664,719	-	24,152,997	-
Net trading income				
Other operating income	7,486,504		8,881,761	
Total operating income	23,151,223	-	33,034,758	-
Impairment charge/(reversal) for loans and other losses	(12,040,765)		9,307,336	
Net operating income	11,110,458		23,727,421	-
Operating expense				
Personnel expenses	18,140,534		18,231,164	
Other Operating expenses	4,422,887		4,331,117	
Depreciation and Amortization				
Operating Profit	(11,452,963)	-	1,165,140	-
Non-operating Income	172,261	-	182,508	-
Non-operating expense				
Profit before income tax	(11,280,702)	-	1,347,648	-
Income tax expense				
Current tax		-	404,294	
Deferred Tax				
Net Profit for the year	(11,280,702)	-	943,354	-
Other Comprehensive Income	-	-	-	-
Total Comprehensive Income	(11,280,702)	-	943,354	-
Basic Earning Per share	-2.58	0.00	3.10	0.00

Ratios as per NRB Directive				
Particulars	Current Year		Previous Year Corresponding	
	This Quarter	Upto this Quarter	This Quarter	Upto this Quarter
Capital Fund to RWA		11.07%		10.99%
Non-Performing Loan (NPL) to total Loan		7.34%		4.02%
Total loan loss provision to Total NPL		90.10%		101.97%
Cost of funds		9.27%		9.39%
CD Ratio (Calculated as per NRB Directives)		123.15%		161.76%
Base rate		16.63%		14.90%
Interest Rate Spread		5.79%		5.60%

Statement of Distributable Profit or Loss for the quarter Ended 30 th Ashoj 2080	
Particular	Amount in NPR
Net Profit for the period end 4th Quarter	(11,280,701.75)
Appropriations	-
a) General Reserve	
b) Foreign Reserve Fluctuation Fund	
c) Capital Redemption reserve	
d) Corporate Social Responsibility	
e) Employee Training Fund	
f) Client Protection Fund	
g) Others	
Profit required to be transferred to Regulatory Reserve:	
a. Transferred to Regulatory Reserve	
b. Transferred from Regulatory Reserve	
Net Profit for the period and available for distribution	(11,280,701.75)

Notes to Interim Financial Statement:

1. The above figures are subject to change as per the direction of the Regulatory body i:e NRB.
2. The interim financial statement have been prepared in accordance with NFRS as issued by Accounting Standard Board, Nepal and the carve out issued by ICAN.
3. Bonus payable to employees have been taken as 10% of profit before bonus adjustment.
4. Last year amount have been reclassified, restated and corrected whenever necessary for the purpose of comparability with NFRS balances.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४ नियम २६ को उपनियम (१) संग सम्बन्धित आ.व. २०८०/०८१ को पहिलो त्रैमासिक प्रतिवेदन

१. प्रमुख वित्तीय विवरण :
क. त्रैमासिक अवधिको वासलात, नाफा-नोक्सान हिसाब सम्बन्धी विवरण: यस वित्तीय संस्थाको आ.व. ०८०/८१ को पहिलो त्रैमासिक अवधिको अपरिष्कृत (unaudited) वासलात तथा नाफा-नोक्सान सम्बन्धी विवरण यसैसाथ प्रकाशित गरिएको छ ।
ख. प्रमुख वित्तीय अनुपातहरू :
- | प्रति शेयर आम्दानी (वार्षिक) | मूल्य आम्दानी अनुपात (गुणा) | प्रति शेयर नेटवर्थ | प्रतिशेयर कूल सम्पत्तिको मूल्य | तरलता अनूपात |
|------------------------------|-----------------------------|--------------------|--------------------------------|--------------|
| २.५८ | ०.००४ | १३७.९९ | १३८.३९ | १३.५३ |

२. व्यवस्थापकीय विश्लेषण :
क. त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आम्दानी र तरलतामा कुनै परिवर्तन भए सो को प्रमुख कारण सम्बन्धी विवरण : चालु आ.व. २०८०/८१ को पहिलो त्रैमास अवधिमा यस वित्तीय संस्थाको कारोबार, मौज्जात, आम्दानी र तरलता गत आ.व को त्रैमासको तुलनामा र सोही अवधिको तुलनामा वृद्धि नहुनुको कारण संस्थको लागत मूल्यमा वृद्धि हुनुको साथै निष्क्रिय कर्जा अनुपातमा समेत वृद्धि हुनु हो । यद्यपि संस्थाको कार्यक्रम व्यवसायिक योजना अनुरूप नै रहेको छ ।
ख. आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण : हाल १४ वटा जिल्लाहरुमा ३६ वटा शाखा कार्यालय अन्तर्गत ३४,१५१ जना सदस्यहरु लघुवित्तमा आवद्ध रहेका छन् । आगामी अवधिमा प्रभावकारी रुपमा व्यवसायिक उपलब्धी हासिल गर्नका लागि संस्था प्रयत्नशील रहेको छ । समय सापेक्ष सदस्यहरुको चाहना अनुसार सेवा सुविधाहरु परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिबद्ध रहेको छ ।
ग. विगतको अनुभवबाट संगठित संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा असर पार्न सक्ने घटना आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण : नेपाल राष्ट्र बैकबाट “घ” वर्गको ईजाजत प्राप्त राष्ट्रिय स्तरको यस लघुवित्त वित्तीय संस्थाको शुरु देखि नै वित्तीय पहुँच अभिवृद्धि गराई नेपालको गरिबी घटाउने, जीवनस्तरमा गुणस्तरयुक्त परिवर्तनका साथै लघु उद्यमशिलताको विकास गर्ने उद्देश्यले नेपाल भरि नै लघुवित्त सेवा प्रदान गर्ने अठोट साथ अगाडी बढिरहेको छ । साथै लघुवित्त संस्थाहरुको नकारात्मक टीका टिप्पणीले गर्दा बार्षिक योजना अनुसार कर्जा लगानी हुन नसकेको तथा असुलीमा समस्या आएको हुँदा नाफा ऋणात्मक हुन गएकोले यसलाई व्यवस्थित गर्न वित्तीय संस्था प्रयासरत रहेको छ ।
३. कानूनी कारवाही सम्बन्धी विवरण :
क. चौथो त्रैमासीक अवधिमा संस्थाले कसै विरुद्ध मुद्दा दायर गरेको छैन र संस्था विरुद्धमा मुद्दा दायर भएको कुनै सूचना जानकारी प्राप्त भएको छैन ।
ख. वित्तीय संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी सम्बन्धी कुनै मुद्दा दायर गरेको वा भएको जानकारी प्राप्त भएको छैन ।
ग. कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त भएको छैन ।
४. वित्तीय संस्थाको शेयर कारोबार तथा प्रगतिको विश्लेषण :
क. यस संस्थाको शेयर कारोवारको अवस्था दोस्रो बजारसँग सकारात्मक रहेको छ ।
ख. नेपाल स्टक एक्सचेन्जको वेबसाईट: www.nepalstock.com.np अनुसार मिति २०८०/०४/०१ देखि २०८०/०६/३० सम्मको अवधिमा यस संस्थाको शेयर कारोबार निम्न बमोजिम रहेको छ ।
- | अधिकतम मूल्य | न्युनतम मूल्य | अन्तिम मूल्य | कारोबार भएको कुल दिन | कारोबार संख्या | शेयर संख्या |
|--------------|---------------|--------------|----------------------|----------------|-------------|
| ८२० | ६२७.३० | ६६५ | ६१ दिन | १,०५९ | २२,६६० |

५. समस्या तथा चुनौती :
समस्या :
क. बाह्य समस्या तथा चुनौतीका कारण नेपालको लघुवित्त क्षेत्र अत्यधिक प्रभावित रहेको छ । सम्पूर्ण क्षेत्रमा छाएको मन्दीका कारण संस्थाका सदस्यहरु र ऋणीहरुले समयमा बचत कर्जाको किस्ता भुक्तानी नियमित गर्न सकिरहेका छैनन् । हाल देखिएको दोहोरोपना, बहु बैकिङ्ग, तरलता संकट, बैंक तथा वित्तीय संस्थाहरुबाट उपलब्ध कर्जाको व्याजदरमा उच्च वृद्धिका कारण लागतमा वृद्धि आदि वित्तीय संस्थाको समस्या तथा चुनौतीहरु हुन् ।
ख. रणनीति: सदस्यहरुको उद्यमशिल विकासको लागि संस्थाले विभिन्न कार्यक्रम संचालन गरिएको छ । ग्राहक सदस्यलाई वित्तीय साक्षरता/शीपमूलक तालिम प्रदान गर्ने, कर्मचारीको क्षमता अभिवृद्धि तालिम प्रदान गर्ने, जस्ता रणनीति रहेको छ ।
६. संस्थागत सुशासन :
संस्थागत सुशासन, संस्था विकासको मेरुदण्ड भएकोले यसलाई मार्गदर्शनको रुपमा लिई संस्थागत सुशासन लगायतका निर्देशनहरु पालना गर्नुका साथै प्रचलित ऐनहरु कम्पनी ऐन २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितो पत्र सम्बन्धी ऐन २०६३, आयकर ऐन २०५८ तथा श्रम ऐन २०७४ पालना गरिएको छ । आवश्यकता अनुसार विभिन्न नीति, निर्देशिका तथा कार्यविधीहरु निर्माण गरी सोको कार्यान्वयन गर्दै आइरहेको छ ।
७. सत्य तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :
आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म संस्थाको तर्फबाट उत्तर दायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।